



# बडीकेदार गाउँपालिका

## गाउँ कार्यपालिकाको कार्यालय

कार्यपालिका बैठक संख्या: २०

खड्यौली, डोटी  
७ नं प्रदेश, नेपाल

मिति: २०७५।०४।०४

आज मिति २०७५।०४।०४ गतेका दिन यस बडीकेदार गाउँ कार्यपालिकाका अध्यक्ष श्री कृष्ण बहादुर चन्द ज्यू को अध्यक्षतामा गाउँ कार्यपालिकाको बैठक बस्यो। बैठकमा तपशिल बमोजिमको उपस्थितिमा तपशिलका प्रस्ताव उपर छलफल गरी तपशिल बमोजिमका निर्णय गरियो।

### तपशिल:

क्र.सं.	नाम	पद	हस्ताक्षर	कैफियत
१	कृष्ण बहादुर चन्द	अध्यक्ष		
२	ईन्द्रा बोहरा भाट	उपाध्यक्ष		
३	डबल बहादुर बोहरा	कार्यपालिका सदस्य		
४	राम बहादुर नाम्जाली	कार्यपालिका सदस्य		
५	लिलाधर सापकोटा	कार्यपालिका सदस्य		
६	बिरेन्द्र कोटकेनी	कार्यपालिका सदस्य		
७	बुद्धीसागर बिनाडी	कार्यपालिका सदस्य		
८	पदमा देवी नेपाली	कार्यपालिका सदस्य		
९	टीकाराम भुल	कार्यपालिका सदस्य		
१०	दिपक बहादुर नेपाली	कार्यपालिका सदस्य		
११	भागा देवी मल्ल	कार्यपालिका सदस्य		
१२	चित्रा देवी चन्द	कार्यपालिका सदस्य		
१३	निर्मला देवी दमाई	कार्यपालिका सदस्य		
१४	दिपक पाण्डेय	सचिब		

### आमन्त्रित सदस्य

१	टोप बहादुर चन्द	आमन्त्रित सदस्य		
---	-----------------	-----------------	--	--

### अन्य आमन्त्रीत

१	दल बहादुर धामी	लेखा प्रमुख		
२	टोप बहादुर चन्द	सुचना प्रविधि अधिकृत		

समृद्ध बडीकेदार: कृषि, पर्यटन र पूर्वाधार



# बडीकेदार गाउँपालिका

## गाउँ कार्यपालिकाको कार्यालय

कार्यपालिका बैठक संख्या: २०

खड्यौली, डोटी  
७ नं प्रदेश, नेपाल

मिति: २०७५/०४/०४

### प्रस्तावहरू:

१. आन्तरिक लेखा परीक्षण सम्वन्धमा ।
२. बजेटलाई सुत्रमा प्रविष्टी गर्ने सम्वन्धमा ।
३. स्काभेटर भाडामा लगाउने सम्वन्धमा ।
४. घर भाडा नविकरण गर्ने सम्वन्धमा ।
५. खर्च गर्ने अख्तियारी सम्वन्धमा ।

### निर्णयहरू:

१. प्रस्ताव नं १ उपर छलफल गर्दा यस गाउँपालिकामा आफ्नै आन्तरिक लेखा परीक्षक नभएको हुँदा यसै डोटी जिल्लाको शिखर नगरपालिकामा कार्यरत आन्तरिक लेखा परीक्षक बाट यस गाउँपालिकाको आ.ब. ०७४/०७५ को कारोबारको आन्तरिक लेखा परीक्षण गराउन शिखर नगरपालिका डोटीलाई आन्तरिक लेखा परीक्षक उपलब्ध गराइदिन अनुरोध गर्ने निर्णय गरियो ।
२. प्रस्ताव नं २ उपर छलफल गर्दा यस गाउँपालिकाको तेस्रो गाउँ सभाबाट पारित आ.ब. ०७५/०७६ को बार्षिक बजेटलाई सुत्र अनलाइन सफ्टवेयरमा प्रविष्ट गर्न प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखलाई जिम्मेवारी दिने र सो कार्यका लागि कुनै विज्ञ वा परामर्शदाताको आवश्यकता परेमा परामर्शदाता संग सार्वजनिक खरिदको सम्झौता गरी कार्य गर्न गराउन अनुमति प्रदान गर्ने निर्णय गरियो ।
३. प्रस्ताव नं ३ उपर छलफल गर्दा यस गाउँपालिकाको स्वामित्वमा रहेको स्काभेटरको संचालन गाउँपालिका आफैले गरिरहदा अनेकन समस्या सिर्जना हुने देखिएको हुदाँ उक्त स्काभेटरलाई आवश्यक प्रक्रिया पुर्याई लामो अबधिका लागि भाडामा लगाउने निर्णय गरियो ।
४. प्रस्ताव नं ४ उपर छलफल गर्दा यस गाउँपालिका र मातहत कार्यालयले विभिन्न घर धनीहरूसंग गत आ.ब. देखि नै सम्झौता गरी प्रयोग गरिरहेका घरहरूको सम्झौता समाप्त भएको हुँदा अबिलम्व सबै घर धनीहरू संग गत बर्षको घर भाडा सम्झौतामा उल्लेखित रकमको १० प्रतिशतमा नबढ्ने गरी मिति २०७५/०४/०१ बाट लागु हुने गरी घर बहाल सम्झौता गर्ने निर्णय गरियो ।
५. प्रस्ताव नं ५ उपर छलफल गर्दा विनियोजन ऐन, २०७५ बमोजिम स्विकृत बार्षिक योजना तथा कार्यक्रमका लागि बडीकेदार गाउँपालिकाको स्थानीय संचित कोषबाट रकम खर्च गर्न प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय गरियो ।

समृद्ध बडीकेदार: कृषि, पर्यटन र पूर्वाधार